




प्यूठान नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
विजुवार, प्यूठान

प्यूठान नगरपालिकाको सेवा प्रवाह सम्बन्धी मापदण्ड



पूर्ण नगरपालिका
पूर्ण नगर कर्यपालिकाको कर्यालय
बिजुवार, पूर्ण
जागरिक बडापत्र

क. व्यक्तिगत विवरण सिफारिस तथा प्रमाणिकरण

सेवाको क्रिसम	सेवा प्राप्त गर्न उपलब्ध गराउनु पर्ने क्रमाण प्रमाण एवं प्रक्रिया	सेवा प्राप्त गर्न लाग्ने वस्तुर र समय		जिम्मेवार निकायः सम्पर्क अधिकारी वा शास्त्रा
		वस्तुर	समय	
१. नागरिकता सिफारिस	<p>१. जन्म दर्ताको प्रमाणपत्रको सक्कल र प्रतिलिपि १ प्रति ।</p> <p>२. जन्म मिति खुलेको शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि ।</p> <p>३. हालसालै खिचेको पासपोर्ट साइजको फोटो ३ प्रति ।</p> <p>४. निवेदकको पिता/माता/विवाहित महिलाको लागि पतिको ना.प्र.प.को सक्कल र प्रतिलिपि १/१ प्रति वा सनाखत गर्ने घर परिवारको अन्य व्यक्ति भएमा निजको ना.प्र. पत्रको प्रतिलिपि</p> <p>५. विवाहित महिलाको हकमा, निजको बाबु वा माझ्ती तर्फको एकाधरका व्यक्तिको ना.प्र.प.को प्रतिलिपि १ प्रति, जन्म दर्ता प्रमाण पत्र, विवाहदर्ता प्रमाणपत्रको सक्कल र प्रतिलिपि १/१ प्रति ।</p> <p>६. अन्य गा.वि.स., ना.पा.बाट बसाई सरी आएको व्यक्तिको हकमा बसाई सराई दर्ताको प्रमाणपत्रको सक्कल र प्रतिलिपि १ प्रति र बसोबासको प्रमाणित हुने कागजातहरू ।</p> <p>७. निवेदकको पिता/पतिको मृत्यु भएको अवस्थामा मृत्यु दर्ता प्रमाण पत्र र नाताप्रमाणितको सक्कल र प्रतिलिपि १/१ प्रति</p> <p>८. कार्यालयले आवश्यकता अनुसार स्थलगत किटानी सर्जिमिन मुचुल्का गर्न सक्ने ।</p>	रु १००	सोही दिन वा सर्जिमिनको हकमा बढीमा ३ दिन	सम्बन्धित वडा: अध्यक्ष वा वडा सचिव
२. नागरिकता प्रतिलिपि सिफारिस	<p>१. अनुसुची बमोजिम निवेदन फाराम ।</p> <p>२. हराएको ना.प्र.पत्रको प्रतिलिपि ।</p> <p>३. ना.प्र.पत्र भुत्रो वा अक्षर फोटो नबुझ्ने भएमा सक्कल प्रति ।</p> <p>४. हालसालै खिचेको पासपोर्ट साइजको २ प्रति फोटो ।</p> <p>५. नागरिता अन्यत्र जिल्लाको भएमा बसाईसराई दर्ता र विवाहीतको लागि विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि</p>	रु १००	सोही दिन वा सर्जिमिनको हकमा बढीमा ३ दिन	सम्बन्धित वडा: अध्यक्ष वा वडा सचिव
३. नाम थर संशोधन/दुवै नामको व्यक्ति एकै भएको सिफारिस	<p>१. व्यहोरा प्रष्ट खुलेको रित पूर्वकको निवेदन ।</p> <p>२. सम्बन्धित व्यक्तिको नागरिकताको सक्कल र प्रतिलिपि</p> <p>३. नाम थर आदि फरक परेको सम्बन्धित कागजातको प्रतिलिपि</p> <p>४. बसाइसराई गरी आएको भए बसाईसराई प्रमाण पत्रको प्रतिलिपि</p> <p>५. पासपोर्ट साइजको फोटो २ प्रति</p> <p>६. आवश्यकता अनुसार सर्जिमिन मुचुल्का गरिने</p>	नेपाली: रु १०० अंग्रेजी: रु १०००	सोही दिन वा सर्जिमिनको हकमा बढीमा ३ दिन	सम्बन्धित वडा: अध्यक्ष वा वडा सचिव
४. विवाहित, अविवाहित, जन्म मिति प्रमाणित/ सिफारिस	<p>१. व्यहोरा प्रष्ट खुलेको रित पूर्वकको निवेदन</p> <p>२. सम्बन्धित व्यक्तिको नेपाली नागरिकताको सक्कल र प्रतिलिपि</p> <p>३. विवाह दर्ता/जन्म दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि</p> <p>४. अविवाहित प्रमाणित गर्नुपर्नेको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि र अभिभावकको सनाखत</p> <p>५. आवश्यकता अनुसार सर्जिमिन मुचुल्का</p>	नेपाली: रु १०० अंग्रेजी: रु १०००	सोही दिन वा सर्जिमिनको हकमा बढीमा ३ दिन	सम्बन्धित वडा: अध्यक्ष वा वडा सचिव

५. स्थायी / अस्थायी वसोवास प्रमाणित सिफारिस	१. ब्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन २. सम्बन्धित व्यक्तिको ना.प्र. पत्रको प्रतिलिपि ३. जग्गा धनी प्रमाण. पूर्जा र घर निर्माण इजाजत पत्रको प्रतिलिपि ४. घरजग्गा कर तिरेको चुक्ता पत्रको प्रतिलिपि ५. नागरिकता अन्यन्त्र जिल्लाको भएमा बसाई सराई दर्ताको प्रमाण पत्रको प्रतिलिपि	नेपालीमा: आर्थिक ऐन बमोजिम र अंग्रेजीमा: रु १०००	सोही दिन	सम्बन्धित वडा: अध्यक्ष वा वडा सचिव
६. चारित्रिक प्रमाणित सिफारिस	१. ब्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन २. सम्बन्धित व्यक्तिको ना.प्र.पत्रको प्रतिलिपि ३. पासपोर्ट साइजको २ प्रति फोटो ४ नागरिकता अन्यन्त्रको भएमा बसाई-सराई दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि	नगर सभाको निर्णय अनुसार	सोही दिन वा सर्जिमिनको हकमा बढीमा ३ दिन	६. चारित्रिक प्रमाणित सिफारिस
७ पारिवारिक नाता प्रमाणित तथा नाता कायम प्रमाणित / सिफारिस	१. ब्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन २. सम्बन्धित व्यक्तिहरूको ना.प्र.प.को प्रतिलिपि १/१ प्रति, नाता प्रमाण खुल्ने कागजातको सक्कल र प्रतिलिपि ३. न.पा. बाहिरका ना.प्र. पत्र भएमा बसाई सराई दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि ४. नावालकको हकमा जन्म दर्ताको सक्कल र प्रतिलिपि ५. हालसालै खिचेको पासपोर्ट साइजको फोटो २/२ प्रति ६. अन्य आवश्यकता अनुसारका कागजात ७. आवश्यकता अनुसारको सर्जिमिन गर्न सक्ने	नेपालीमा: आर्थिक ऐन बमोजिम र अंग्रेजीमा: रु १०००	सोही दिन वा सर्जिमिनको हकमा बढीमा ३ दिन	सम्बन्धित वडा: अध्यक्ष वा वडा सचिव
८. मृत्यु पश्चात्को नाता प्रमाणित	१. अनुसुची अनुसारको निवेदन फाराम २. मृतकका नातेदारहरू(हकदारहरू)को ना.प्र.प.को प्रतिलिपि ३. मृतकको मृत्यु दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि, नावालकको हकमा जन्म दर्ताको प्रमाण पत्रको सक्कल र प्रतिलिपि ४. वडाको किटानी सर्जिमिन मुचुल्का ५. मृतकका नातेदारहरू (हकदारहरू)को फोटो २/२ प्रति ६. मृतक तथा निवेदकहरूको नागरिकता अन्यन्त्रको भएमा बसाई-सराई दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि ७. मृतकको नातेदारहरू(हकदारहरू) सबै उपस्थित हुनुपर्ने	आर्थिक ऐन बमोजिम	सोही दिन वा सर्जिमिनको हकमा बढीमा ३ दिन	सम्बन्धित वडा: अध्यक्ष वा वडा सचिव
९ मोही लगतकट्टा सिफारिस	१. ब्यहोरा प्रष्ट खुलेको रित पूर्वकको निवेदन २. मोहियानी अस्थाइ निस्साको सक्कल र प्रतिलिपि ३. जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि ४. नागरिकताको प्रतिलिपि	आर्थिक ऐन बमोजिम	सोही दिन	सम्बन्धित वडा: वडा सचिव
१०. घर जग्गा नामसारी - (पैतृक सम्पति)	१. ब्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन २. मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि ३. मृतकसंसेकको नाता प्रमाणित पत्रको प्रतिलिपि	आर्थिक ऐन बमोजिम	सोही दिन	सम्बन्धित वडा: अध्यक्ष वा सचिव

	<p>४. सम्बन्धित हकदारहरुको ना.प्र.को प्रतिलिपि</p> <p>५. नावालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि</p> <p>६. मृतकका नामको जग्गाधनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि</p> <p>७. निवेदकको नागरिकता अन्यन्त्रको भएमा सम्बन्धित गा.वि.स./ना.पा.बाट हालसालै हकदार प्रमाणित गरिएको पत्र</p> <p>८. हकदारहरुको पासपोर्ट साइजको फोटो २/२ प्रति</p> <p>९. चालु आ.ब.को घरजग्गा कर तिरेको चुक्ता पत्र र मालपोत तिरेको रसिदको प्रतिलिपि</p>			
११. चार किल्ला प्रमाणित	<p>१. कार्यालयले उपलब्ध गराएको निवेदन फाराम</p> <p>२. निवेदकको ना.प्र. पत्रको सक्कल र प्रतिलिपि</p> <p>३. जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि</p> <p>४. सम्बन्धित जग्गाको स्पस्ट नापी नक्सा/ट्रेस</p> <p>५. चालु आ.ब. को मालपोत तिरेको रसिदको प्रतिलिपि</p> <p>६. आवश्यक परेमा सर्जिमिन मुचुल्का</p> <p>(सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने)</p>	बाटोको स्तर हेरी आर्थिक ऐन बमोजिम	सोही दिन वा सर्जिमिन पश्चात्	सम्बन्धित वडा: अध्यक्ष वा वडा सचिव
१२. घर बाटो प्रमाणित	<p>१. कार्यालयले उपलब्ध गराएको निवेदन फाराम</p> <p>२. ज.ध.प्र.पत्र को प्रतिलिपि र ना.प्र.प.को प्रतिलिपि</p> <p>३. जग्गाको स्पस्ट नापी नक्सा/ट्रेस</p> <p>४. चालु आ.ब. को मालपोत तिरेको रसिदको प्रतिलिपि</p> <p>५. आवश्यक परेमा सर्जिमिन मुचुल्का</p> <p>(सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने)</p>	बाटोको स्तर हेरी आर्थिक ऐन बमोजिम	प्रविधिक निरीक्षण वा सर्जिमिन पश्चात्	सम्बन्धित वडा: अध्यक्ष वा वडा सचिव
१३. विद्युत/खानेपानी/टेलिफोन लाइन जडान सिफारिश	<p>१. व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन</p> <p>२. घर भएको स्थानको ज.ध.प्र.पत्रको प्रतिलिपि</p> <p>३. निवेदकको ना.प्र. पत्रको प्रतिलिपि</p> <p>४. घर नक्सापास इजाजत पत्रको प्रतिलिपि</p> <p>५. घरजग्गा कर चुक्ता पत्र र मालपोत तिरेको रसिदको प्रतिलिपि</p> <p>६. घर निर्माणको आंशिक वा पूर्ण सम्पन्न पत्रको प्रतिलिपि</p>	आर्थिक ऐन बमोजिम	सोही दिन	सम्बन्धित वडा: वडा अध्यक्ष वा वडा सचिव
१४. सम्पति मूल्यांकन सिफारिश	<p>१. व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन</p> <p>२. ना.प्र. पत्रको प्रतिलिपि</p> <p>३. घर नक्सापास प्रमाण पत्रको प्रतिलिपि</p> <p>४. कित्ता नापी नक्सा (ब्लु प्रिन्ट/ट्रेस)</p> <p>५. जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि</p> <p>६. घरजग्गा कर चुक्ता पत्र र मालपोत तिरेको रसिदको प्रतिलिपि</p> <p>(सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने)</p>	मूल्यांकनको ०.१०% (नेपालीमा) ०.१५% (अंग्रेजीमा) ३ दिन	सोही दिन वा सर्जिमिनको हकमा बढीमा ३ दिन	सम्बन्धित वडा: वडा अध्यक्ष वा वडा सचिव
१५. आयश्रोत प्रमाणित	<p>१. व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन</p> <p>२. ना.प्र.प. को प्रतिलिपि</p> <p>३. आयश्रोतको प्रमाण कागजातहरुको सक्कल र प्रतिलिपि</p> <p>४. घर भाडा बापत प्राप्त आयमा बहाल कर तिरेको प्रमाण र नगरपालिकालाई बहाल कर बुझाएको रसिदको प्रतिलिपि</p> <p>व्यवसायबाट आयश्रोत प्रमाणीत गर्नु परेमा</p> <p>१ स्थानीय निकायमा दर्ता/नवीकरण प्रमाणपत्रको प्रतिलिपि</p> <p>२ आन्तरीक राजश्व कार्यालयमा दर्ता प्रमाण पत्रको प्रतिलिपि</p> <p>३ अधिल्लो आ. ब. को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि</p> <p>४ अधिल्लो आ. ब. को लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि</p>	रु १०००	सोही दिन	सम्बन्धित वडा: वडा अध्यक्ष वा वडा सचिव

१६. नक्सा पास	<ol style="list-style-type: none"> न.पा. कार्यालयले उपलब्ध गराएको फाराम जग्गा धनी दर्ता प्रमाण पूर्जाका प्रतिलिपि ना.प्र.प. को प्रतिलिपि र फोटो २ प्रति नापी शाखाबाट प्रमाणित कित्ता नापी नक्सा (ब्लु प्रिन्ट/ट्रेस) इन्जिनियरीक्ष काउन्सीलमा दर्ता भएका इन्जिनियरहरूले बनाएको राष्ट्रिय भवन निर्माण आचारसंहिता २०७२ अनुसार भवनको नक्सा डिजाइन गर्ने इन्जिनियरको इन्जिनियरीक्ष काउन्सीलमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि नियमानुसार कर तथा मालपोत तिरेको रसिद र साँध सधियारको मन्जुरी 	नगर सभाको निर्णय अनुसार	१६ दिन देखि ३० दिन भित्र	नगरपालिका: नक्सा पास शाखा र नगर प्रमुख
१७. नक्सा नामसारी	<ol style="list-style-type: none"> न.पा. कार्यालयले उपलब्ध गराएको निवेदन घर नक्सा पास भएको प्रमाणपत्र, पास भएको सक्कल नक्सा र नक्साको प्रतिलिपि लालपूर्जाको प्रतिलिपि, नागरिकताको प्रतिलिपि रजिष्ट्रेसन (लिखत) कागजको प्रतिलिपि घरजग्गा कर तिरेको चुक्तापत्र र मालपोत रसिदको प्रतिलिपि नापी शाखाबाट प्रमाणित नापी नक्सा (ब्लु प्रिन्ट/ट्रेस) 	नगर सभाको निर्णय अनुसार	७ दिन	नगरपालिका: प्राविधिक शाखा (नक्सापास उपशाखा) शाखा र नगर प्रमुख
१८. घर निर्माण पुर्ण/आशिक सम्पन्न प्रमाण पत्र	<ol style="list-style-type: none"> न.पा. कार्यालयले उपलब्ध गराएको निवेदन नक्सा पासको सक्कल र प्रतिलिपि पूर्जाको प्रतिलिपि, ना.प्र.को प्रतिलिपि र फोटो २ प्रति घरजग्गा कर तिरेको चुक्ता पत्र र मालपोत रसिदको प्रतिलिपि चारै दिशा बाट खिचिएको प्रस्ट देखिने फोटो १/१ प्रति सम्बन्धित प्रविधिको स्थलगत निरीक्षणको प्रतिवेदन 	नगर सभाको निर्णय अनुसार	१ दिन वा प्राविधिक स्थलगत निरीक्षण पश्चात्	नगरपालिका: प्राविधिक शाखा (नक्सापास उपशाखा) शाखा र नगर प्रमुख
१९. घर नक्सा नवीकरण	<ol style="list-style-type: none"> न.पा. कार्यालयले उपलब्ध गराएको निवेदन नक्सा पासको सक्कल र प्रतिलिपि पूर्जाको प्रतिलिपि, नागरिकताको प्रतिलिपि र फोटो २ प्रति घर निर्माण भएको भए निर्माण भएको तला सम्मको घरजग्गा कर तिरेको चुक्ता पत्र र मालपोत रसिद प्रतिलिपि नापी शाखाबाट प्रमाणित कित्ता नापी नक्सा (ब्लु प्रिन्ट/ट्रेस) सम्बन्धित प्रविधिको स्थलगत निरीक्षणको प्रतिवेदन 	नगर सभाको निर्णय अनुसार	एक दिन वा प्राविधिकको स्थलगत निरीक्षण पश्चात्	नगरपालिका: प्राविधिक शाखा (नक्सापास उपशाखा) शाखा र नगर प्रमुख
स्त. दर्ता, नवीकरण, स्वीकृति				
१. आधारभूत विद्यालय, खोल्न स्वीकृतिको लागि तथा कक्षा अपग्रेड गर्न नगरपालिकामा सिफारिस	<ol style="list-style-type: none"> सम्बन्धित विद्यालय वा व्यवस्थापन समितिको अनुरोध पत्र विद्यालय संचालन वा कक्षा अपग्रेडका लागि तथा व्यवस्थापन समितिको बैठकको निर्णयको प्रतिलिपि नयाँ संचालन गरिने विद्यालयको शिक्षा नियमावली बमोजिम विद्यालयको विवरण भरिएको फाराम निजिको समान तहका २ विद्यालयबाट सहमती पत्रको प्रतिलिपि विद्यालयको नामको भवन तथा भाडाको भवन भएमा घर जग्गा कर तिरेको कर चुक्ता पत्रको प्रतिलिपि घर भाडामा लिएको भए सम्भौता पत्रको प्रतिलिपि सम्बन्धित बडा कार्यालयको सिफारिश 	आर्थिक ऐन बमोजिम	नगर कार्यपालिकाको बैठकबाट	नगरपालिका: शिक्षा शाखा, प्रमुख प्रशासकीय अधिकृत एवं नगर प्रमुख

२. संस्था दर्ता / नवीकरण	१. सम्बन्धित व्यक्ति / संस्थाको निवेदन २. बडा कार्यालयको सिफारिस ३. संस्थाको विधान २ प्रति, ४. संस्था अन्यत्र दर्ता भई सकेको भए प्रमाण पत्र प्रतिलिपि ५. संस्था रहेको भवनको घरजग्गा कर र मालपोत तिरेको रसिदको प्रतिलिपि भडामा लिएको भए समझौता पत्रको प्रतिलिपि ६. साधारण सभाको निर्णयको प्रतिलिपि ७. अधिल्लो आ.ब.को लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि	आर्थिक ऐन बमोजिम	सोही दिन	नगरपालिका: नगर प्रमुख एवं प्रमुख प्रशासकीय अधिकृत
३. व्यवसाय दर्ता	१. सम्बन्धित व्यक्तिको निवेदन पत्र २. पासपोर्ट साइजको २ प्रति फोटो ३. नागरिकता प्रमाणपत्र र जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि ४. घर/जमिन बहालमा लिई व्यवसाय गर्ने भए घर/जमिन बहालमा लिएको समझौता पत्रको प्रतिलिपि ५. सम्बन्धी अन्य कार्यालयमा दर्ता भएको प्रमाण पत्र र आयकर दर्ता, प्यान दर्ता प्रमाण पत्रको प्रतिलिपि, भ्याट सँग सम्बन्धित भए सो को प्रमाण पत्र	आर्थिक ऐन बमोजिम	सोही दिन	नगरपालिका: राजस्व शाखां प्रमुख, प्रमुख प्रशासकीय अधिकृत
४. उद्योग दर्ता तथा सिफारिस	१. सम्बन्धित उद्योगीको रितपुर्वकको निवेदन २. उद्योगीको ना.प्र.प.को प्रतिलिपि ३. उद्योग संचालन हुने जग्गाको प्रमाण पुर्जाको प्रतिलिपि ४. जग्गा भडामा लिएको भए जग्गा भडाको समझौताको प्रतिलिपि ५. ज.ध.को ना.प्र.प.को प्रतिलिपि ६. उद्योग अन्यन्त्र सम्बन्धीत कार्यालयमा दर्ता भएको भए सो को प्रमाण पत्रहरूको प्रतिलिपि, आय कर, प्यान दर्ता प्रमाण पत्रको प्रतिलिपि, भ्याट सँग सम्बन्धित भए सो को प्रमाण पत्रको प्रतिलिपि ७. सम्बन्धित बडा कार्यालयको सजिमिन सहितको सिफारिस	आर्थिकऐन बमोजिम	२ दिन वा सर्जिमिन मुचुल्का पश्चात्	नगरपालिका: नगर प्रमुख/प्रमुख प्रशासकीय अधिकृत
५. टोल विकास संस्था तथा अन्य समुह	१. टोल विकास संस्था/समुहको आफ्नो लेटर प्याडमा लेखिएको छाप सहित निवेदन २. टोल विकास संस्था अन्य समुहको बैठक भेलाले गरेको निर्णय प्रतिलिपि ३. संस्थाको विधान, २ प्रति ४. कार्य समितिमा रहेका पद्धाधिकारीहरूको ना.प्र.प.को प्रतिलिपि ५. बडा कार्यालयको सिफारिस	आर्थिक ऐन बमोजिम	१ दिन	नगरपालिका: नगर प्रमुख/प्रमुख प्रशासकीय अधिकृत

ग. पञ्जीकरण तथा सामाजिक सुरक्षा

१. जन्म दर्ता	१. सूचकले भरी पेश गरेको जन्म दर्ता अनुसुची फाराम २. सुचकको ना.प्र.प.को सक्कल र प्रतिलिपि ३. नवजात शिशुको बाबु र आमाको ना.प्र.पत्रको सक्कल र प्रतिलिपि ४. नवजात शिशुको बाबु र आमाको विवाह दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि ५. न.पा. बाहिरबाट आएको व्यक्तिको हकमा बसाईसराई दर्ताको प्रमाणपत्र को प्रतिलिपि ६. अस्पतालमा जन्म भएको भएमा सो को प्रमाण पत्रको पतिलिपि	रु १००	सोही दिन	सम्बन्धित बडा: अध्यक्ष/ बडा सचिव
---------------	--	--------	----------	----------------------------------

२. मृत्यु दर्ता	१. सूचकले भरी पेश गरेको मृत्यु दर्ता अनुसूची फाराम २. सचकको ना.प्र.प.को सक्कल र प्रतिलिपि ३. मृतकको ना.प्र. पत्रको सक्कल र प्रतिलिपि ४. न.पा. बाहिरबाट आएको हकमा बसाइसराई दर्ता प्रमाणपत्र सक्कल र प्रतिलिपि ५. अस्पतालमा मृत्यु भएको भए मृत्यु प्रमाण पत्रको प्रतिलिपि	रु १००	सोही दिन	सम्बन्धित वडा: अध्यक्ष / वडा सचिव
३. विवाह दर्ता	१. पति पत्नी दुवैले संयुक्त रूपमा सहिष्ठाप गरेको विवाह दर्ता अनुसूची फाराम २. पति पत्नी स्वयं अनिवार्य उपस्थित हुनु पर्ने ३. पतिको नागरिकताको सक्कल र प्रतिलिपि अनिवार्य पेश गर्नुपर्ने ४. पत्नीको विवाह हुनु अगावै नागरिता बनाएको भए अनिवार्य पेश गर्नुपर्ने ५. पत्नीको नागरिता प्रमाण पत्र नबनाएको भए जन्म दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि । ६. पत्नीको पिता वा माझी तर्फको एकाघरको नागरिकता प्रतिलिपि	रु १००	सोही दिन	सम्बन्धित वडा: अध्यक्ष / वडा सचिव
४. बसाइसराई दर्ता	१. बसाइ सरी आएकाको हकमा बसाइ सराई दर्ता अनुसूची फाराम भरी पेश गर्नुपर्ने (बसाइ सराई दर्ता प्रमाणपत्र सहित) २. सुचकको ना.प्र.प.को सक्कल र प्रतिलिपि ३. मुलीको ना.प्र.पत्र ४. घर, जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपी र सो नभएको हकमा बसाइ खुल्ने प्रमाण कागज ५. बसाइसराई गरी आएकाहरूको नागरिताको प्रतिलिपि/जन्म दर्ता प्रमाण पत्र	आर्थिक ऐन बमोजिम	सोही दिन	सम्बन्धित वडा: अध्यक्ष / वडा, सचिव
५. सम्बन्ध विच्छेद	१. अदालतको फैसलाको प्रतिलिपि २. सम्बन्धित व्यक्तिले भरी पेश गरेको सम्बन्ध विच्छेद अनुसूची फाराम ३. सुचकको नागरिता प्रमाण पत्रको सक्कल र प्रतिलिपि ४. नगरपालिका बाहिरबाट आएको हकमा बसाइसराई दर्ता प्रमाणपत्र सक्कल र प्रतिलिपि	आर्थिक ऐन बमोजिम	सोही दिन	सम्बन्धित वडा: अध्यक्ष / वडा सचिव

(2) सामाजिक सुरक्षा सम्बन्धी

१. सामाजिक सुरक्षा कार्यक्रमः जेल नागरिक, दलित, एकल महिला, विधवा महिला, कर र ख वर्गका असक्त अपांग र दलित बालबालिका परिचय पत्र	१. सम्बन्धित व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि २. विधवा महिलाको लागि पतिको मृत्युदर्ता, मृतकसँग विवाह दर्ता र मृत्यु पछिको नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपि ३. अशक्त अपांगता भएका व्यक्तिहरूको लागि अपांगताको वर्ग खुलेको प्रमाण पत्रको प्रतिलिपि, नागरिकता प्रमाण पत्रको प्रतिलिपि र नावालक भएमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि ४. दलित बालबालिकाको लागि जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि वाबु र आमाको विवाह दर्ता प्रमाण पत्र, नागरिकताको प्रतिलिपि ५. सम्बन्धित व्यक्तिको पासपोर्ट साइजको २/२ प्रति फोटो ६. बसाइ-सराई गरी आएकोमा बसाइ-सराई प्रमाण पत्रको प्रतिलिपि (स्वयं उपस्थित हुनुपर्ने साथै ज्येष्ठ नागरिकको हकमा हरेक वर्षको आवण १ गते मसिर १५ गते भित्र र अन्यको हकमा जुनलुकै बस्त आवेदन गर्नसक्ने)	निःशुल्क	सोही दिन	सम्बन्धित वडा: अध्यक्ष / वडा सचिव
--	--	----------	----------	--------------------------------------

२. सामाजिक सुरक्षा कार्यक्रमः परिचय पत्र नवीकरण	१. परिचय पत्रको प्रतिलिपि २. नागरिकता प्रमाण पत्रको प्रतिलिपि ३. अन्यत्रको नागरिकता भए बसाई-सराई प्रमाणपत्रको प्रतिलिपि ४. सम्बन्धित व्यक्तिको पासपोर्ट साइजको फाटो २ प्रति (हरेक वर्ष आवण १ गते देखि मंसीर १५ गते भित्र, सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने)	निःशुल्क	सोही दिन	सम्बन्धित वडा: अध्यक्ष/ वडा सचिव
३. भत्ता रकम बुभन	बैंकबाट भत्ता वितरणको व्यवस्था भएको वडाको हकमा वडा कार्यालय तथा नगरपालिका कार्यालयबाट सिफारिस लिइ सम्बन्धित बैंकमा खाता खोली खाता मार्फत भत्ता रकम बुभन सकिने छ । बैंकबाट वितरणको व्यवस्था नभएका वडाको हकमा वडा कार्यालयबाट भत्ता रकम बुभन सकिने छ ।	निःशुल्क	१ दिन	सम्बन्धित वडा: अध्यक्ष/ वडा सचिव
घ. कर शुल्क				
१. मालपोत असुली	१. जग्गाधनी प्रमाणपत्र वा प्रतिलिपि २. पछिल्लो पटक मापलोत तिरेको रसिद	आर्थिक ऐन बमोजिम	१ दिन	नगरपालिका: राजस्व शाखा
२. एकीकृत सम्पत्ति कर	१. जग्गाधनी प्रमाणपत्र वा प्रतिलिपि २. पछिल्लो पटक कर तिरेको रसिद	आर्थिक ऐन बमोजिम	१ दिन	नगरपालिका: राजस्व शाखा
३. व्यवसाय कर	१. उद्योग व्यापार तथा व्यवसाय दर्ता प्रमाणपत्र २. पछिल्लो पटक कर तिरेको विवरण खुल्ने कागजात	आर्थिक ऐन बमोजिम	१ दिन	नगरपालिका: राजस्व शाखा
छ. योजना संभौता तथा भुक्तानी :-				
१. आयोजना सम्भौता तथा बैंक खाता खोल्न	१. रितपूर्वक भरिएको नगरपालिकाले उपलब्ध गराएको आयोजना तथा संभौता फाराम २. उपभोक्ता समिति/अनुगमन समिति गठन गर्दाको निर्णय प्रतिलिपि ३. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र ४. उपभोक्ता समितिका पदाधिकारीको नामारिताको फोटोकपी ५. प्राविधिक लागत अनुमान (ल.इ.)/ कार्यक्रम ६. बैंक खाता खोल्न ३/३ प्रति फोटो, उपभोक्ता समितिको निर्णय र वडा कार्यालयको सिफारिश	निःशुल्क	१ दिन	नगरपालिका: योजना शाखा, प्राविधिक शाखा, प्रमुख प्रशासकीय अधिकृत
२. आयोजना किस्ता भुक्तानी र फरफारक	१. किस्ता भुक्तानी वा फरफारक निवेदन २. बिल भरपाई ३. वडा समितिको सिफारिस ४. योजना सम्बन्धी भएको प्राविधिक प्रतिबेदन ५. योजना सम्पन्न भएको उपभोक्ता समितिको निर्णय प्रतिलिपि ६. अनुगमन समितिको निर्णय प्रतिलिपि ७. वडा सचिव/ वडा अध्यक्षको रोहवरमा गरिएको सार्वजनिक परीक्षणको निर्णय प्रतिलिपि	निःशुल्क	१ दिन	नगरपालिका: योजना, प्राविधिक, लेखा शाखा, प्रमुख प्रशासकीय अधिकृत
च. न्याय सम्पादन				
१. न्यायीक समिति उजुरी/निवेदन	१. हदम्याद तोकिएको विषयमा सोही बमोजिम र नतोकिएकोमा ३५ (पैतिस) दिनभित्र रितपूर्वक तयार गरेको (तीन पुस्ते विवरण, ठेगाना र सम्पर्क माध्यम खुलेको) निवेदन २. आवश्यक सम्बद्ध कागजातहरू	निःशुल्क	मेलमिलाप: तीन महिना भित्र	न्यायीक समिति वा समितिले तोकेको मेलमिलाप कर्ता/ केन्द्र

<p>२. न्यायीक समितिले उजुरी हेने विषय र समाधानको तरिका</p>	<p>न्यायीक समितिबाट निरूपण, फैसला हुने विषयहरु:</p> <ul style="list-style-type: none"> (क) आलीधुर, बाँध पैनी, कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग, (ख) अर्काको बाली नोकसानी (ग) चरन, धाँस, दातरा (घ) ज्याला मजुरी नदिएको, (ङ) घरपालुवा पशुपंक्षी हराएको वा पाएको, (च) ज्येष्ठ नागरिक पालनपोषण तथा हेरचाह नगरेको, (छ) नावालक छोरा छोरी वा पतिपत्नीलाई आमद अनुसार खान लाउन वा शिक्षा दीक्षा नदिएको, (ज) वार्षिक २५ लाख रुपैयाँसम्मको घर बहाल (झ) अन्य व्यक्तिको घर, जग्गा वा सम्पत्तिलाई असर पने गरी रुख विरुद्ध लगाएको, (ञ) आफ्नो घर वा बलेसीबाट अर्काको घर, जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको, (ट) सँचियारको जग्गा तर्फ इन्याल राखी घर बनाउनउँदा छोडनुपर्ने जग्गा नछोडेको, (ठ) कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको (ड) अन्य कानून बमोजिमका विषयहरु 	<p>मेलभिलापक्रमे माध्यमबाट मात्र छिनोफानो हुने विषयहरु:</p> <ul style="list-style-type: none"> (क) सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकाको हकको जग्गा अर्काले चापी मिची वा घुसाइ खाएको, (ख) सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने जग्गामा घर वा कुनै संरचना बनाएको (ग) पति-पत्नीबीचको सम्बन्ध विच्छेद, (घ) अंगभंग बाहेको बढीमा ? वर्षसम्म कैद हुने कुटपिट, (ङ) गाली बेङ्जली, (च) लुटपिट, (छ) पशुपंक्षी छाडा छाडेको वा राख्दा वा पाल्दा लापरबाही गरी अरुलाई असर पारेको, (ज) अरुको आबासमा अनधिकृत प्रवेश गरेको, (झ) अर्काको हक/आगमा रहेको जग्गा आबाद/झोग चलन (ञ) ध्वनी प्रदूषण गरी वा फोहोरमैला पर्याँकी छिमेकीलाई असर पुऱ्याएको, (ट) प्रचलित कानून बमोजिम मेलभिलाप हुन सक्ने व्यक्ति बादी भई दायर हुने अन्य देवानी र ? वर्षसम्म कैद
---	---	--

ज. विविध विषयहरु

१. सूचनाको हक सम्बन्धी विवरण	<p>१. रितपूर्वक पेश गरिएको निवेदन</p> <p>२. निवेदकको नागरिकता वा नागरिक भएको परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि</p> <p>(दश पुऱ्य भन्दा बढीको विवरण भएमा शुल्क लाग्ने)</p>	<p>A4 साइज, रु ५/प्रतिपृष्ठ र A4+ रु १०/प्रतिपृष्ठ</p>	१ दिन	नगरपालिका वा वडा कार्यालय: सूचना अधिकारी
२. बन्द घर कोठा खोल्ने रोहवर	<p>१. रितपूर्वक विवरण खुलेको निवेदन</p> <p>२. बन्द घर कोठा खोल्नुपर्नाको कारण आधार स्पष्ट हुने कागजात</p> <p>३. निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि</p>	रु १००	सोही दिन	वडाध्यक्ष वा वडा सचिव
३. गा.वि.स/ वडा फरक परेको सम्बन्धी सिफारिश	<p>१. रितपूर्वक पेश गरिएको निवेदन</p> <p>२. निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि</p> <p>(संघीय पुनःसंरचना वा सरकारको निर्णयले फरक परेकोमा मात्र)</p>	<p>नेपालीमा: नि:शुल्क अंग्रेजीमा: रु १००</p>	सोही दिन	वडाध्यक्ष वा वडा सचिव
४. सिफारिसहरु (अंग्रेजीमा)	<p>१. सम्बन्धित क्र.सं. मा उल्लेख गरिए बमोजिमका कागजातहरु पेश गर्नुपर्ने</p> <p>२. अन्य सिफारिशहरु अंग्रेजीमा गर्नुपर्दा नियमानुसार कागजात</p>	रु १०००		सम्बन्धित क्र.सं.मा उल्लेख भएबमोजिम वा नियमानुसार

नोट: उपरोक्त वडापत्रमा उल्लेख नभएका सेवा/शुल्कको हकमा नगरपालिकाको आर्थिक ऐन बमोजिम हुनेछ र सेवा प्रक्रिया नगरपालिकाको प्रचलित नियमानुसार हुनेछ । सेवासम्बद्ध थप जानकारी सूचना अधिकारी वा सम्बन्धित पदाधिकारी/कर्मचारीबाट लिन सकिनेछ । साथै, सेवाप्रवाह सम्बन्धी कुनै विषयमा वडास्तरका कर्मचारीको हकमा वडाध्यक्ष समक्ष, नगरकार्यपालिकाका कर्मचारीको हकमा प्रमुख प्रशासकीय अधिकृत समक्ष र प्रमुख प्रशासकीय अधिकृतको हकमा नगरप्रमुख समक्ष गुनासो व्यक्त गर्न सकिनेछ ।